


ऐन नं.१

गाउँसभाबाट स्वीकृत मिति: २०७७/०३/१९



विनियोजन ऐन, २०७७



विगु गाउँपालिका
लादुक, दोलखा

विनियोजन ऐन, २०७७

विगु गाउँपालिकाको आर्थिक वर्ष २०७७/२०७८ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

सभामा पेश भएको मिति: २०७७/०३/१०

सभामा निर्णय भएको मिति: २०७७/०३/१९

प्रस्तावना:- विगु गाउँपालिकाको आर्थिक वर्ष २०७७/२०७८ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उप-धारा (२) प्रयोजनका लागि विगु गाउँपालिकाको गौरवमय छैठौँ गाउँ सभामा प्रस्तुत गरिएको छ।

१. **संक्षिप्त नाम र प्रारम्भ:-** (१) यस ऐनको नाम “ विनियोजन ऐन, २०७७” रहने छ ।

(२) यस ऐन तुरुन्त प्रारम्भ हुनेछ।

२. **आर्थिक वर्ष २०७७/०७८ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार:-**

(१) आर्थिक वर्ष २०७७/२०७८ को निमित्त गाउँ कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त विविध शीर्षक जस्तै चालू खर्च, पूँजिगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु. ४९,४५,६२,४८०।०० (अक्षरूपी उनान्पचास करोड पैतालिस लाख बैसठ्ठी हजार चार सय असी रुपैया मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिने छ ।

३. **विनियोजन:-**(१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७७/२०७८ को निमित्त विगु गाउँकार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिने छ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ। यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको २५ प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजिगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षक तर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्च तर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।

(३) तर चालु तथा पूँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिने छ ।

(४) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको २५ प्रतिशतभन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा गाउँ सभाको स्वीकृति लिनु पर्नेछ ।

शीर्षक	प्रस्तावित आय
संघीय सरकार	२८,४५,००,०००.००
१३३११ समानिकरण अनुदान	११,३१,००,०००.००
१३३१२ शसर्त अनुदान चालु	१७,१४,००,०००.००
प्रदेश सरकार	४,५०,१६,०००.००
२६३३१ समानिकरण अनुदान	१,००,१६,०००.००
२६३३२ शसर्त अनुदान चालु	२,००,००,०००.००
२६३३३ विशेष अनुदान	५०,००,०००.००
२६३३४ समपुरक अनुदान	१,००,००,०००.००
राजस्व बाडफाड	१०,२१,२४,४८०.००
११४११ बाँडफाँड भई प्राप्त हुने मूल्य अभिवृद्धि कर	८,६२,६७,४८०.००
११४५६ बाँडफाँटबाट प्राप्त हुने सवारी साधन कर	१,५८,०७,०००.००
१४१५८ बाँडफाँड भई प्राप्त पर्वतारोहण वापतको रोयल्टी	५०,०००.००
अन्तरिक श्रोत	४,४६,०३,०००.००
अल्या	१,८३,१९,०००.००
ऋणको सावा व्याज भुक्तानी	०
लगानी (शेयर/ऋण)	०
जम्मा	४९,४५,६२,४८०.००

प्रस्तुतकर्ता
संजीव ओली
उपाध्यक्ष